

भाषा पहुँच सेवाहरू

भाषा पहुँच सेवाहरूले सिमित अंग्रेजी योग्यता (एलइपी) क्षेत्रहरूमा टेलिफोन दोभाषे, व्यक्तिगत दोभाषे, महत्वपूर्ण कागजात अनुवाद र शहरका कर्मचारीहरूको तालिमसहित समान पहुँच भएको सुनिश्चित गर्छ ।

दी सिटी अफ बोलिड ग्रीनले अंग्रेजी बोल्न, पढ्न, लेख्न वा बुझ्न नसक्ने मानिसहरूलाई भाषा पहुँच उपलब्ध गराउँछ । तपाईंले सहायता वा जानकारी चाहिँको बेला शहरी विभागबाट निःशुल्क दोभाषे सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ ।



नयाँ छिमेकी लहरहरू

नयाँ छिमेकी लहरहरू शहरका कर्मचारी र समुदायलाई इतिहास, साँस्कृतिक परम्परा, खाना, नाच र बोलिड ग्रीनका निश्चित साँस्कृतिक समूहमा प्रतिनिधित्व भएकाहरूको लागि शैक्षिक सत्र हो । नयाँ छिमेकी लहरहरू वर्षको एक पल्ट हुन्छ ।

नेतृत्व र सञ्चार

स्थानीय नेता र विविध बासिन्दालाई सकारात्मक सञ्चार गर्नका लागि काम गर्ने, र सबैको क्षमताको मूल्य रहने र प्रोत्साहन गर्ने गरी योजना, कार्यक्रम र समुदायलाई जीवन्त स्थानको रूपमा विकास गर्ने

समतामूलक पहुँच

सेवा र सहभागितामा बाधाहरू कम गर्ने जसले गर्दा शहरी सेवाहरू सबै बासिन्दाका लागि उपलब्ध हुने

नागरिक सहभागिता अवसरहरू

नवआगन्तुकहरूले नागरिक जीवनमा पुरै सहभागी भएको, नेतृत्व, नागरिकता र सामुदायिक सहभागितामा पहुँच बढाएको सुनिश्चित गर्ने

आर्थिक अवसर र शिक्षालाई प्रोत्साहन दिने

सबै बासिन्दाको पूर्ण सम्भावनालाई जोड्ने । नवआगन्तुकहरूसँग सीप, सम्पत्ति, र शिक्षा हुन्छ, र आर्थिक विकास प्रणालीहरू नयाँ र विद्यमान स्थानीय प्रतिभालाई शक्ति दिन तयार छन्

सुरक्षित र जोडिएका समुदायहरू

आप्रवासी र प्राप्त गर्ने समुदायबीच विश्वास विकास र सम्वन्ध निर्माण गर्ने, शहरी विभागहरूभित्र र भरि सम्वन्ध बनाउने

अन्तर्राष्ट्रिय समुदाय सम्वन्ध

दी सिटी अफ बोलिड ग्रीनको अन्तर्राष्ट्रिय समुदाय सम्वन्धले बोलिड ग्रीनमा प्रतिनिधित्व भएका विविध अन्तर्राष्ट्रिय समुदायहरूसँग प्रभावकारी रूपमा सञ्चार र काम गर्ने संयोजन गर्ने काम गर्छ, र शहरी सेवा खोज्ने एलइपी (सिमित अंग्रेजी दक्षता) को वकालत पनि गर्छ ।



लेडा बेकर
सामाजिक सेवा विशेषज्ञ/
अन्तर्राष्ट्रिय समुदाय
सम्वन्ध
(270) 393-3766
leyda.becker@bgky.org



दी सिटी अफ बोलिड ग्रीन अन्तर्राष्ट्रिय समुदाय सल्लाहकार परिषद (आइसीएसी)

आइसीएसीले बोलिड ग्रीनको आप्रवासी र शरणार्थी बासिन्दाको आवश्यकताको बारेमा अन्तर्राष्ट्रिय समुदाय सम्बन्धलाई सल्लाह दिन्छ । परिषदले आर्थिक विकास, जीवनको गुणस्तर, सार्वजनिक सुरक्षा, छिमेक पुनरोद्धार र सेवा प्रवाहमा ध्यान दिन्छ ।

सम्पर्क:

लेन्डा बेकर

समुदाय स्रोत विशेषज्ञ/अन्तर्राष्ट्रिय समुदाय
सम्बन्ध

छिमेकी तथा समुदाय सेवाहरू
707 East Main Avenue
P.O. Box 430
Bowling Green, KY 42102
(270) 393-3766

leyda.becker@bgky.org
www.bgky.org/ncs/icl.php

नयाँ अमेरिकीका लागि एकेडेमी

नयाँ अमेरिकीका लागि एकेडेमी सिटी अफ बोलिड ग्रीनले प्रायोजन गरेको निःशुल्क नेतृत्व-तालिम कार्यक्रम हो जसले नयाँ अमेरिकीहरूलाई शहरी सरकार बुझ्न र सहभागी हुन सशक्त गराउँछ ।



नयाँ अमेरिकीका लागि रिसेप्सन

नयाँ अमेरिकीका लागि रिसेप्सन बोलिड ग्रीनको नयाँ अंगीकृत नागरिकलाई पहिचान गर्ने वार्षिक समारोह हो ।



अमिगोस स्रोत सञ्जाल

अमिगोस स्रोत सञ्जाल वा Red de Recursos Amigos बोलिड ग्रीनमा बस्ने हिस्पानिक/ल्याटिनो समुदायका नेताहरूको सञ्जाल समूह हो । यो समुदाय र विद्यमान सेवाहरूको बीचमा जानकारीको पुर्याउनमा केन्द्रीत हुन्छ ।

दोभाषे इ-न्यूज: नागरिकहरूले www.bgky.org मा गइ दोभाषे (स्पानिस र अंग्रेजी) न्युजलेटरसहित इमेल प्राप्त गर्न साइन अप गर्न सक्छन् ।

टेक्स्ट सूचक सेवा: शहरसम्बन्धी जानकारी स्पानिसमा टेक्स्टमा प्राप्त गर्नका लागि, "AmigosBG" टाइप गरी 555-888 मा पाठ सन्देश पठाउनुहोस् ।

La Nuestra

"La Nuestra" बोलिड ग्रीन, केवाईमा एक मात्र स्पानिस रेडियोको कार्यक्रम हो । यो हरेक आइतबार दिउँसो 3:00pm – 5:00pm सम्म WKCT Radio मा प्रसारण हुन्छ । अन्तर्राष्ट्रिय समुदाय सम्बन्धले शहरी सेवा र समुदाय जानकारीको बारेमा साप्ताहिक कार्यक्रम सञ्चालन गर्छ ।

